

[भुक्तानी रकम छुट गरिनेबारे]

यदि तपाईं नागरिक स्वास्थ्य बिमामा आबद्ध हुनुहुन्छ र संक्रामक रोग नोभल कोरोना भाइरस (कोभिड 19) को कारण तपाईंले निम्न सर्तहरू पूरा गर्नुभएको छ भने तपाईंले **बिमा शुल्कमा छुट पाउनुहुनेछ।**

● यसको दायरामा पर्ने व्यक्तिहरू

- ① संक्रामक रोग नोभल कोरोना भाइरस (कोभिड 19) को कारण, घरव्यवहार चलाउने मुख्य व्यक्तिको मृत्यु भएको वा गम्भीर चोट वा रोग लागेको परिवारको व्यक्ति ⇒ **सम्पूर्ण बिमा शुल्क छुट**
- ② संक्रामक रोग नोभल कोरोना भाइरस (कोभिड 19) को असरले गर्दा घरव्यवहार चलाउने मुख्य व्यक्तिको आय घट्ने (*) अनुमान गरिएको परिवार भई, तलका सम्पूर्ण सर्तहरू पूरा गरेको व्यक्ति ⇒ **बिमा शुल्कको केही अंश छुट**

* निम्न सर्तहरू पूरा गरेको व्यक्तिले बिमा शुल्कको केही अंश छुट पाउनेछ

परिवारको घरव्यवहार चलाउने मुख्य व्यक्तिबारे

- (1) व्यापारव्यवसायको आमदानी वा तलब आदि, आयहरू मध्ये कुनै एक 2019 सालको तुलनामा 10 भागको 3 भाग वा सोभन्दा बढी घट्ने अनुमान भएमा
- (2) 2019 सालको कुल आय 1 करोड येन वा सोभन्दा कम भएमा
- (3) आय घट्ने अनुमान गरिएको कामको आय बाहेकको 2019 सालको कुल आय 40 लाख येन वा सोभन्दा कम भएमा

● छुट दिइने बिमा शुल्क

2020 साल फेब्रुअरी 1 तारिखदेखि 2021 साल मार्च 31 तारिखसम्मको बिमा शुल्क

● आवेदन अवधि

सामान्यतया 2021 साल मार्च 29 तारिख (सोमबार) सम्म

[बिरामी भत्ता भुक्तानीबारे]

यदि तपाईं सहरको नागरिक स्वास्थ्य बिमामा आबद्ध कर्मचारी हुनुहुन्छ र तपाईं संक्रामक रोग नोभल कोरोना भाइरस (कोभिड 19) बाट संक्रमित भई (अथवा ज्वरो जस्ता लक्षणहरू भई संक्रमण भएको आशंका गरिएको), कामबाट बिदा लिनुभएको छ भने, तपाईंलाई बिरामी भत्ता भुक्तानी गरिन्छ।

1. यसको दायरामा पर्ने व्यक्तिहरू

नागरिक स्वास्थ्य बिमामा आबद्ध भएको कर्मचारी मध्ये, संक्रामक रोग नोभल कोरोना भाइरस (कोभिड 19) बाट संक्रमित व्यक्ति, अथवा ज्वरो जस्ता लक्षणहरू भई संक्रमण भएको आशंका गरिएको व्यक्ति

2. भुक्तानी गरिने अवधि (दिन सङ्ख्या)

काम गर्न नसकेको दिनबाट गन्ती गरी 3 दिन बितेको दिनदेखि काम गर्न नसकेको अवधि भित्रको काम गर्ने योजना भएको दिन

3. प्रति दिनको भुक्तानी रकम * अधिकतम सीमा छ

ठीक अगाडिको लगातार 3 महिनाको तलब आदिको कुल रकमलाई काम गरेको दिनको सङ्ख्याले भाग गरेको रकम × 2/3

* तलब आदिको केही अंश भुक्तानी गरिने खण्डमा वा बिदा क्षतिपूर्ति आदि पाउने खण्डमा, कम रकम भुक्तानी गरिने वा भुक्तानीको दायरामा नपर्ने अवस्थाहरू हुन सक्छन्।

4. लागू गरिने अवधि

2020 साल जनवरी 1 तारिखदेखि 2020 साल सेप्टेम्बर 30 तारिख

(यद्यपि, निरन्तर अस्पतालमा भर्ना गर्ने जस्ता अवस्थाहरूमा, अधिकतम 1 वर्ष 6 महिनासम्म)